

पाल्मेस्टोन नोर्थ सिटी काउन्सिल को निर्वाचन 16 सेप्टेम्बर देखि 8 अक्टोबर 2022 सम्म छ । यो निर्वाचन 1 जना मेयर र 15 जना पार्षदहरूको लागि हो । ते पुआओ माओरी (Te Pūao Māori) वडालाई प्रतिनिधित्व गर्नको लागि 2 जना पार्षदहरू (माओरीको मतदाता नामावलीमा रहेका व्यक्तिहरूका लागि) निर्वाचित गरिनेछन् र ते हिरावनुई (Te Hirawanui) वडालाई प्रतिनिधित्व गर्नको लागि 13 जना पार्षदहरू (सामान्य मतदाता नामावलीमा रहेका व्यक्तिहरूका लागि) निर्वाचित गरिनेछन् ।

परिषदले के काम गर्दछ ?

नगर परिषदले पार्लेस्टन नर्थका जनताका दैनिक जीवनसंग सम्बन्धित निर्णयहरू गर्नेछन् । परिषदले बृहद रूपमा स्थानीय सेवा लगायत सडक, पानी, फोहोर संकलन, पुस्तकालय, पार्क, सामुदायिक केन्द्र, घरपालुवा कुकुरहरूको दर्ता, सामुदायिक तथा आर्थिक विकास र शहरी विकास योजनाका कार्यहरू गर्नेछन ।

को निर्वाचित हुन सक्छन त ?

निर्वाचनले मतदाताहरूलाई हाम्रो समुदायमा रहेको बिबिध विचार, सोचाई र पक्षहरू परिषदमा छनौट गर्ने अवसर प्रदान गर्दछ ।

निर्वाचन प्रतिस्पर्धाको लागि, तपाईं:

- न्युजिल्यान्डको नागरिक हुनुपर्छ र **साथै**
- मतदाता नामावलीमा नाम दर्ता हुनुपर्छ (कम्तीमा 18 वर्ष उमेर हुनुपर्छ) र **साथै**
- पार्लेस्टन नर्थका 2 जना मतदाताबाट मनोनित भएको हुनुपर्छ ।

नामाङ्कन **शुक्रबार 12 अगस्त 2022** मा दिउँसो 12 बजे बन्द हुनेछ ।

कसले मतदान गर्न सक्छन् ?

मतदानको लागि मतदाता नामावलीमा अनिवार्य दर्ता भएको हुनुपर्दछ । मतदाता नामावलीमा नामदर्ता र भोट गर्नको लागि, तपाईं:

- कम्तीमा 18 वर्ष उमेर हुनुपर्दछ **साथै**
- न्युजिल्यान्डको नागरिक (New Zealand citizenship) वा यहाँको स्थायी बसोबासी भिसा (permanent resident visa) वा बसोबासी भिसा (resident visa) प्राप्त गर्नुभएको हुनुपर्दछ र **साथै**
- न्युजिल्यान्डको कुनै स्थानमा एक वर्ष वा सो भन्दा बढी लगातार बसोबास गर्नुभएको हुनुपर्दछ ।

यदि कुक आइल्याण्ड मावरी, न्युएन, टोकेलुएन वा अस्ट्रेलियाबासी हुनुहुन्छ र 12 महिना न्युजिल्यान्ड मा निरन्तर बसोबास गर्नुभएको छ भने आवासीय भिसा नभएता पनि दर्ता र भोट गर्न सक्नु हुन्छ ।

नामदर्ताको लागि, vote.nz मा जानुहोस वा **0800 36 76 56** मा सम्पर्क गर्नुहोस ।

कसरी मतदान गर्ने :

दर्ता भएका सबैजनालाई पत्राचार मार्फत 16 सेप्टेम्बर 2022 मा एउटा मतदान प्याक पठाइनेछ । मतदान प्याकमा मतपत्र कसरी भर्ने बारेमा निर्देशनहरू हुनेछन ।

न्युजिल्यान्डमा मतदान पूर्ण रूपमा सुरक्षित छ र तपाईंको भोट गोप्य रहनेछ । तपाइले नचाहेको खण्डमा कसलाई मतदान गर्नु भयो कसैलाई पनि भन्नु आवश्यक छैन ।

मतदाताहरूको लागि मुख्य मितिहरू :

16 सेप्टेम्बर 2022

पत्राचार मार्फत मतदान प्याकहरू पठाइन्छ र मतदान शुरु हुन्छ ।

8 अक्टोबर 2022

मध्यान्ह 12 बजे मतदान सकिनेछ ।

13 अक्टोबर 2022

औपचारिक मत परिणाम घोषणा गरिनेछ ।

सहयोग तथा थप जानकारीको लागि :

भोट गर्न नामावली दर्ताको लागि : 0800 36 76 56 मा फोन गर्नुहोस वा vote.nz मा जानुहोस ।

मतदान वा अन्य निर्वाचन सम्बन्धि प्रश्नहरूमा सहयोगको लागि : **0800 922 822** मा फोन गर्नुहोस्

साथै तपाइले पार्लेस्टन नर्थ सिटी काउन्सिलको कार्यालय अथवा मानावाटु बहु संस्कृतिक केन्द्रमा गएर पनि सम्पर्क गर्न सक्नु हुन्छ ।